




बहुवर्षीय ठेक्का बन्दोवस्त सम्बन्धी निर्देशिका, २०७५

प्रदेश सरकार गण्डकी प्रदेश (म.प.)बाट मिति २०७५/१०/२९ मा स्वीकृत



प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
गण्डकी प्रदेश
पोखरा, नेपाल

बहुवर्षीय ठेका बन्दोवस्त सम्बन्धी निर्देशिका, २०७५

बहुवर्षीय आयोजनाहरूको ठेका व्यवस्थापनलाई सरल, सहज र अनुमानयोग्य बनाउन, बहुवर्षीय ठेका बन्दोवस्तमा निश्चित मापदण्ड तर्जुमा गरी विकास आयोजनाहरूको स्रोतको सुनिश्चितता, आयोजनाको लागत तथा व्यवस्थापनमा वित्तीय अनुशासन कायम गरी निर्दिष्ट समयावधि भित्र आयोजना सम्पन्न गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सरकारले यो निर्देशिका जारी गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस निर्देशिकाको नाम "बहुवर्षीय ठेका बन्दोवस्त सम्बन्धी निर्देशिका, २०७५" रहेको छ।
- (२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ।
- (३) यो निर्देशिका गण्डकी प्रदेशभर लागू हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,

- (क) "बहुवर्षीय आयोजना" भन्नाले आयोजना सम्पन्न गर्न एकवर्ष भन्दा बढी समयावधि लाग्ने प्रकृतिका आयोजनालाई सम्झनु पर्दछ।
- (ख) "खरिद ऐन" भन्नाले खरिद सम्बन्धी प्रचलित कानूनलाई सम्झनु पर्छ।
- (ग) "मन्त्रालय" भन्नाले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्झनु पर्छ।
- (घ) "विषयगत मन्त्रालय" भन्नाले बहुवर्षीय आयोजना कार्यान्वयन गर्ने गराउने जिम्मेवारी भएका प्रदेश सरकारका मन्त्रालय सम्झनु पर्छ।

३. बहुवर्षीय ठेका बन्दोवस्तको लागि आधार तथा मापदण्ड: देहाय बमोजिमका आधार पूरा भएको आयोजनालाई विषयगत मन्त्रालयले बहुवर्षीय ठेका बन्दोवस्तीमा लैजान प्रस्ताव गर्न सक्नेछन्:

- (१) विस्तृत आयोजना प्रतिवेदन तयार भएको,
- (२) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भएको,
- (३) बहुवर्षीय ठेका व्यवस्थापनका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भएको,
- (४) आयोजना राष्ट्रिय तथा प्रादेशिक महत्वको आयोजनाका रूपमा रहेको,
- (५) स्रोत सुनिश्चितता भएको (मध्यमकालीन खर्च संरचनामा उल्लेख भएअनुरूप),
- (६) बैदेशिक सहायता संलग्न भएको आयोजनाका हकमा दातृ निकायसँग सम्झौता भै स्रोत सुनिश्चित भएको,
- (७) आयोजनाको दायित्व फरफारक गर्न कम्तीमा एकवर्षभन्दा बढी समय लाग्ने अवस्था रहेको,
- (८) संघ वा स्थानीय तहसँग लागत साझेदारीमा सञ्चालन हुने आयोजना भए साझेदारीको प्रकृति र अनुपात अनुरूप लगानीको रकम समेत सुनिश्चित भएको,
- (९) प्रत्येक वर्ष सञ्चालन हुने क्रियाकलाप र नतिजा झल्किने गरी खरिद गुरुयोजना स्वीकृत भएको,
- (१०) खरिद ऐनका स्थापित मान्यता पालना भएको।

४. बहुवर्षीय खरिद सम्झौता गर्न सकिने: (१) देहायका अवस्थामा बहुवर्षीय खरिदको सम्झौता गर्नु पर्ने भएमा विषयगत मन्त्रालयले औचित्य सहित मन्त्रालयमा सहमति माग गर्न सक्नेछन् ।

(क) वार्षिक खरिद सम्झौता गरी खरिद गर्नु भन्दा बहुवर्षीय सम्झौता गरी खरिद गर्दा सार्वजनिक निकायलाई सारभूतरूपमा लाभ हुने भएमा,

(ख) खरिद सम्झौताको अवधिमा खरिदको परिमाण सारभूत रूपमा थपघट नहुने भएमा,

(ग) खरिद सम्झौता अवधिभर खरिद गरिने मालसामानको डिजाइन परिवर्तन नहुने भएमा, र

(घ) मालसामान आपूर्तिसँग सम्बन्धित प्राविधिक जोखिम बढी नहुने भएमा ।

(२) उपदफा (१) बमोजिम विषयगत मन्त्रालयले बहुवर्षीय खरिद सम्झौता गर्न आवश्यक देखेमा सहमतिका लागि मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले दफा ५ तथा अन्य आवश्यक पक्षहरूको विश्लेषण गरी सहमति उपलब्ध गराउन सक्नेछ ।

५. क्षेत्रगत आधार समेत तयार गर्न सकिने: आयोजनाहरू कार्यप्रकृति र विषयका आधारमा फरक-फरक हुने भएकाले विषयगत मन्त्रालयहरूले आफ्ना विषय क्षेत्रमा सञ्चालन हुने आयोजना, कार्यक्रमहरूको क्षेत्रगत (विशेषीकृत) मापदण्ड बनाउन सक्नेछन् ।

तर त्यसलाई अन्तिम रूप दिनुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सहमति लिनुपर्नेछ ।

६. सहमति लिनुपर्ने:

(१) दफा ३ बमोजिम आधार तथा मापदण्ड पूरा भएका आयोजनाहरूलाई बहुवर्षीय ठेकामा लाने प्रयोजनका लागि विषयगत मन्त्रालयबाट निर्णय गरी मन्त्रालयमा सहमतिका लागि पठाउनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको बहुवर्षीय ठेका सहमतिका लागि पठाउँदा दफा ३ मा उल्लिखित विवरणको प्रतिलिपि समेत साथै राखी पठाउनु पर्नेछ ।

७. सहमति दिनसक्ने: (१) दफा ४ बमोजिम बहुवर्षीय आयोजना ठेका बन्दोवस्तीका लागि विषयगत मन्त्रालयबाट सहमति माग भई आएका आयोजनाहरूलाई प्रदेश सरकारको आर्थिक नीति, स्रोत साधनको अवस्था समेत बिचार गरी मन्त्रालयले सहमति दिन सक्नेछ ।

(२) मन्त्रालयले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७५ को दफा १८ बमोजिम प्रदेशको आर्थिक स्थिति र प्रदेश सञ्चित कोषमा जम्मा भएको रकमलाई आधार मानी बहुवर्षीय ठेका स्विकृत भएका आयोजनामा आंशिक वा पूर्ण रूपमा बजेट रोक्का वा नियन्त्रण गर्न सक्नेछ ।

८. निर्देशिका लागू हुने: यो निर्देशिका आर्थिक वर्ष २०७५।७६ देखि बहुवर्षीय ठेका बन्दोवस्त भै कार्यान्वयनमा जाने आयोजनाहरूको हकमा लागू हुनेछ ।

९. विशेष व्यवस्था: (१) आयोजना कार्यालयले बहुवर्षीय आयोजना ठेका सहमतिका लागि कार्य प्रारम्भ गरी निर्णयका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ ।

(२) विषयगत मन्त्रालयलाई प्राप्त बजेटको सिलिङ्ग मध्ये बहुवर्षीय ठेका स्वीकृति भएका र कार्यान्वयनमा रहेका आयोजनाका लागि बजेट व्यवस्था गरी बाँकी रकम नयाँ आयोजनामा प्रस्ताव गर्नुपर्नेछ ।